



कुम्मायक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
यासोक, पाँचथर
१ नं प्रदेश नेपाल

करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना!!

प्रथम पटक प्रकाशित मिति २०७७/१०/२१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय(प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७७/१७८ च.नं. २३ मिति:२०७७/१०/२१ साथै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प.स. ०७६/१०७७, च.नं. १३७४, मिति २०७६/१२/२७ को पत्रानुसार निम्न बमोजिमका पदमा खुल्ला प्रतिस्पर्धाद्वारा सेवा करारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकोले योग्यता प्राप्त इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशन भएको १५ दिनभित्र दरखास्त पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।

क्र.स.	बिज्ञापन नं.	पद	तह	कार्यक्रमको नाम	संख्या	आवेदन शुल्क
१	२०७७/०७८-०१	प्राविधिक सहायक	पाँचौ तह	युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना	१	रु. ५००
२	२०७७/०७८-०२	फिल्ड सहायक	चौथो तह	व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन आयोजना	१	रु. ३००

आवश्यक न्युनतम योग्यताहरू:

क) प्राविधिक सहायकको लागि

१)सिभिल इन्जिनियरिङ्गमा प्रविणता प्रमाणपत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतिर्ण भएको

२) अनुभव र सीप : प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ:-

- कम्तीमा तीन महिने तालिम लिई आधारभूत कम्प्युटर सीप भएको,
- पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको,

३) दरखास्त दिने अन्तिम मितिसम्म १८ बर्ष पूरा भई ४५ ननाघेको ।

४) भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरि कुनै कारबाहिमा नपरेको ।

ख) फिल्ड सहायकको लागि

१)मान्यताप्राप्त शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उतिर्ण गरेको (ग्रेड प्रणाली लागू भएपछिका उम्मेदवारहरूको लागि GPA 2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ ।) ।

२)दरखास्त दिने अन्तिम मितिसम्म १८ बर्ष पूरा भई ४० ननाघेको ।

३) भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरि कुनै कारबाहिमा नपरेको ।

दरखास्त दिने स्थान: कुम्मायक गाउँ कार्यपालिकाको कार्यालय, यासोक पाँचथर ।

तलब स्केल : नियमानुसार ।

दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले पन्ध्रौ दिनसम्म कार्यालय समयभित्र ।

परिक्षाको किसिम: कार्यक्रम कार्यविधि अनुसार हुनेछ ।

परिक्षा मिति : २०७७ भाद्र ११ गते बुधबार ।

समय: बिहानको ११ बजे बाट

स्थान: गाउँ कार्यपालिकाको कार्यालय, यासोक पाँचथर ।

आवश्यक न्युनतम कागजातहरू :

क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

ख) २ प्रति पासपोर्ट साइजको फोटो (हालसालै खिचेको)

ग) न्युनतम शैक्षिक योग्यताको लब्धाङ्क प्रमाणपत्रको प्रतिलिपि

घ) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि

ङ) अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि

आवेदन फाराम यस गाउँपालिकाको वेवसाइट: www.kummayakmun.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

(नोट: प्रतिलिपि गरिएका प्रमाणपत्रहरूमा आफैले प्रमाणीत गरेको हुनुपर्नेछ, स्थानीय नागरिक, कम्प्युटर सम्बन्धी ज्ञान भएकोलाई प्राथमिकता दिइनेछ । थप जानकारीका लागि फोन ०२४-४१३०६५ सम्पर्क गर्न सकिनेछ ।)

प्रमुख प्रशासकीय अधिकृत